



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७८।०५।२२ गतेको गाउँ कार्यपालिका बैठकको निर्णयहरू

- मिति २०७८।०३।०१ गते मर्स्याडदी नदीमा आएको बाढीका कारण लोकप्रिय मा. विद्यालय मुनि /नजिक रहेको बेलिब्रिज मोटरेवल पुलमा ढुङ्गा बालुवा काठ जरा अड्कीएर नदिको धार परिवर्तन गरी विद्यालय तर्फ बग्दा विद्यालयको उत्तर तर्फ पर्ने प्राङ्गण र सोहि स्थानमा रहेको डाइनिङ हल ३ वटा कक्षाकोठा रहेको भवन १ शिक्षक आवास रहेको भवन १ विज्ञान प्रयोगशाला भवन १ लगायतको अन्य भौतिक संरचनाहरू र कार्यालयको फर्निचर सामग्रीहरू पुर्ण रूपले बगाई क्षति भएको हुदा उक्त विद्यालयको प्राङ्गण सहित विद्यालय भवन पुनस्थापना र मर्मत सम्भार गरी पठनपाठन सुचारु गर्न आवश्यक संरचना निर्माण गर्न प्राविधिकबाट तयार भएको लागत अनुमान अंक रु.३ करोड २० लाख रकम बजेट विनियोजन गर्न संघ तथा प्रदेश निकायमा सिफारीस गरी पठाउने निर्णय गरीयो ।
- गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका,२०७७ बमोजिम ७५३ वटै स्थानीय तहहरूमा गरीबी निवारणका लागि उद्यम विकास कार्यक्रम संचालन तथा सो को प्रभावकारी कार्यन्वयनका लागि यस चामे गाउँपालिकामा समेत उक्त कार्यक्रम संचालन गर्न निम्नानुसार शिर्षकमा खर्च हुने गरी बजेट विनियोजन भएको हुदाँ लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका,२०७७ अनुसूचि ३ बमोजिम पालिकालाई प्राप्त रु.२१,००,०००।- (एक्काइस लाख) र चामे गाउँपालिका बाट विनियोजित रु. ७,५०,०००।- (सात लाख पचास हजार) लाई आवश्यकता अनुरूप बजेटलाई यस पालिकाको स्थानीय उद्यम विकास समितिको मिति:२०७८।०५।२० गतेको बैठकको निर्णय अनुसार निम्नानुसारको शिर्षकमा बाडफाड गरी पेश भएको बजेट उक्त निर्देशिका अनुसार खर्च हुने गरी स्विकृत गर्ने निर्णय गरीयो ।

तपशिल

शसर्त प्राप्त भएको बजेटको बाडफाड

क्र.सं.	क्रियाकलापहरू	निर्देशिकाले तोकेको बजेट प्रतिशत दायरा	स्थानिय तहले तोक्न सक्ने बजेट प्रतिशत ( अनुमानित)	बजेट बाँडफाड
(क)	नयाँ उद्यमी सृजना तर्फको कुल बजेट ( कुल लक्ष्य ४० जना )			
१.	उद्यम विकासका लागि सामाजिक परिचालन	३ प्रतिशत सम्म	१	१२४००
२.	उद्यमशिलता विकास तालिम	७ देखि ९ प्रतिशत सम्म	७	८६८००
३.	प्राविधिक सीपमुलक तालिम प्रदान	३५ देखि ४१ प्रतिशत सम्म	३८	१७१२००
४.	उपयुक्त प्रविधि पहुँच तथा हस्तान्तरण	१५ देखि १८ प्रतिशत सम्म	१५	१८६०००
५.	लघु कर्जामा पहुँच	३ देखि ४ प्रतिशत सम्म	३	३७२००
६.	बजारीकरण सेवा	३ देखि ५ प्रतिशत सम्म	३	३७२००



**चामे गाउँपालिका**  
**गाउँ कार्यपालिकाको कार्यालय**  
**चामे, मनाङ**

☎फोन नं.: ०६६- ४४०१७०

📠फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

**गण्डकी प्रदेश, नेपाल**

७.	उद्यम विकास सहजकर्ता परिचालन	२४ देखि ३३ प्रतिशत सम्म	३३	४०९२००
	<b>जम्मा</b>	१००	१००	१२४००००
(ख)	भैरहेका उद्यमीहरूको स्तरोन्नती ( पुनर्ताजगि तथा एडभान्स तालिम)	१००	१००	७२००००
(ग)	उपयुक्त प्रविधि समुहमा हस्तान्तरण	१००	१०००	१४००००
	<b>जम्मा</b>			२१०००००
	<b>कुल जम्मा (क,ख,ग,)</b>			२१०००००

**पालिकाबाट बिनियोजित रकमको बजेट बाँडफाँड**

क्र.सं.	क्रियाकलापहरु	बजेट बाँडफाँड
(क)	नयाँ उद्यमी सृजना तर्फको कुल बजेट (कुल लक्ष्य २० जना )	
१.	उद्यम विकासका लागि सामाजिक परिचालन	५०००
२.	उद्यमशिलता विकास तालिम	४००००
३.	प्राविधिक सीपमुलक तालिम प्रदान	१०००००
४.	उपयुक्त प्रविधि पहुँच तथा हस्तान्तरण	४५०००
५.	लघु कर्जामा पहुँच	५०००
६.	बजारीकरण सेवा	५०००
७.	उद्यम विकास सहजकर्ता परिचालन	५५००००
	<b>जम्मा</b>	७५००००
	<b>कुल जम्मा</b>	७५००००

३. मनाङमा अबिरल वर्षा पश्चात मिति २०७८।०३।०१ गते मसुर्याङ्दी नदि, माडा खोला र घट्टेखोलामा आएको बाढीले आसपासको तपशिलको व्यक्तिहरूको घर टहरा वगाई क्षति भएको हुदा निजहरूको अन्य ठाउँमा घर टहरो नभएको भनी गाउँपालिकामा निवेदन दिइएको हुँदा निजहरूलाई सरकारी नियम अनुसार उपलब्ध हुने राहत क्षतिपुर्ति प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय, मनाङ समक्ष पालिकाको स्थानीय विपद व्यवस्थापन समितिले गरेको सिफारीसलाई अनुमोदन गर्ने निर्णय गरियो ।

**तपशिल**

क्र.सं.	क्षति भएको व्यक्तिको नाम	ठेगाना	क्षतिको विवरण	क्षति भएको स्थान	कैफियत
१	श्री पेमाखण्डो लामा	वडा नं.४	काठको किचन कोठा १, घर जग्गा	वडा नं.५	
२	श्री हेमा गुरुङ	वडा नं.५	काठको किचन, डाइनिङ, बेड	वडा नं.४	



**चामे गाउँपालिका**  
**गाउँ कार्यपालिकाको कार्यालय**  
**चामे, मनाङ**

☎फोन नं.: ०६६- ४४०१७०

📠फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

**गण्डकी प्रदेश, नेपाल**

			रुम, सौचालय भएको भुइतले भवन १ र मोटरसाइकल वकसप १		
३	श्री कर्मछोमो लामा	वडा नं.५	काठको किचन, सौचालय छुट्टै भएको भुइतला सहित दुइतले भवन	वडा नं.४	
४	श्री लिलराम गुरुङ	वडा नं.४	काठको भुइतले किचन ,डाइनिङ र स्टोर छुट्टै भएको भुइतला सहित दुइतले भवन (मेरिगोल्ड होटल)	वडा नं.४	
५	श्री उजेली बि.क	वडा नं.४	भुइतले २ कोठे भवन १	वडा नं.४	
६	श्री सिजृना बि.क.	वडा नं.४	भुइतले २ कोठे भवन १	वडा नं.४	
७	श्री सरस्वती बि.क.	वडा नं.४	भुइतले २ कोठे भवन १	वडा नं.४	
८	श्री सोनम याङजेन लामा	वडा नं.३	भुइतले भवन १	वडा नं.३	
९	मेलिना गुरुङ	वडा नं.५	शौचालय, घर जग्गा	वडा नं.५	
१०	निलम गुरुङ	वडा नं.४	घर जग्गा	वडा नं.४	

४. चामे गाउँपालिकाको प्रशासकीय प्रमुखको रूपमा २०७८ बैशाख देखि कार्यरत कार्यपालिका सदस्य सचिव श्री नर बहादुर चन्दले विश्वभर फैलिएको कोरोना महामारीकाबीच जिम्मेवारी पूर्वक चामे गाउँ पालिकाको लक्ष्य अनुसार पालिकाका गौरवका आयोजनाहरू लगायत भौतिक पूर्वाधारको सू-संचालन, कोरोना महामारीको रोकथाम, २०७८ जेष्ठ, आषाढमा आएको बाढी पहिरोको विपदमा राहात उद्धार कार्यमा सक्रिय रूपमा जिम्मेवारी, वफादारीका साथ भुमिका निर्वाह गरी कुशल व्यवस्थापकिय भुमिका निर्वाह गर्नु भएको हुदाँ चामे गाउँकार्यपालिकाको तर्फबाट निजको कामको उच्च मुल्याङ्कन गर्दै निजलाई हार्दिक धन्यवाद ज्ञापनका साथै निजको हाल यस पालिकाबाट श्री महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय काठमाण्डौमा सरुवा भई रमाना हुन लाग्नु भएको हुदाँ निजको सरकारी सेवाका साथै व्यैक्तिक जीवनको सफलताको लागि शुभकामना प्रदान गर्ने निर्णय गरियो ।

५. यस चामे गाउँकार्यपालिकाको कार्यालयको स्विकृत दरवन्दी अनुसार स्थायी कर्मचारीहरू पदपूर्ति नभई गाउँपालिकाबाट सेवा करारमा काम गर्दै आउनु भएको ना.प्रा.स./ पशु/ भेटनरी श्री उमा तामाङले आफ्नो घरायसी तथा स्वास्थ्यको कारण जनाई मिति:२०७८।०५।२१ देखि लागु हुने गरी राजिनामा दिनु भएकोले उक्त रिक्त पदमा एक गाउँ एक प्राविधिक कार्यक्रम अन्तरगत कार्यरत ना.प्रा.स. श्री सुनिल थापालाई उक्त कार्यक्रममा हाल बजेट विनियोजन नभएकाले उक्त रिक्त ना.प्रा.स. पदमा स्थायी पदपूर्ति नहुन्जेल सम्म



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: [chamegaupalika@gmail.com](mailto:chamegaupalika@gmail.com)

[www.chamemun.gov.np](http://www.chamemun.gov.np)

गण्डकी प्रदेश, नेपाल

नियमानुसार सेवा करारमा लिई कामकाजमा लगाउँन चामे गाउँकार्यपालिकाको कार्यालयलाई स्वीकृत दिने निर्णय गरियो ।

- मनाङमा अबिरल वर्षा पश्चात मिति २०७८।०३।०१ गते मसुर्याङ्दी नदि, माडा खोला र घट्टेखोलामा आएको बाढीले आसपासको वस्ति वगाउनुका साथै वाटो तथा वस्ति संरक्षणको लागि आपतकालिन रूपमा खरिद भई ल्याएको १०० थान तार जालि उचित सदुपयोगका साथै उक्त तार जालिको नियमानुसार गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन गर्ने निर्णय गरियो ।